



# प्रेस विज्ञप्ति - २९६

## Press Release -296

लागू औषध नियन्त्रण ब्यूरो  
Narcotics Control Bureau  
कोटेश्वर, काठमाडौं ।  
मिति: २०७८।०५।१३ गते ।

### “Operation Coke” II

#### अबैध लागू औषध कोकिन २ के.जि ९६६ ग्राम सहित ३ जना बिदेशी नागरिक पक्राउ :

१. निरन्तर निग्रानी पश्चात मिति २०७८।०५।०३ गते १६:३५ बजेको समयमा Qatar Airways को उडान द्वारा Cape Town बाट Doha हुदै काठमान्डौ आएकी South African नागरिक पासपोर्ट नम्बर A09267513 बाहक बर्ष ३० की SHIRLEY GAMA ले नेपालमा लागू औषध कोकिन ल्याई निकासीको तयारी गर्दै गरेकी अवस्थामा मिति २०७८।०५।०३ गते २३:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न. १ कमलादी स्थित होटलबाट लागू औषध कोकिन २ किलो ९६६ ग्राम सहित पक्राउ गरिएकोमा उक्त लागू औषध कोकिन कारोवारमा संलग्न भारत बैडलोर किडाथी कर्नाटक ठेगाना भएका बर्ष ३३ का विजय सिंहलाई लागू औषध कोकिन लिन आएको अवस्थामा मिति २०७८।०५।०८ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न. १ कमलादी स्थितबाट पक्राउ गरिएको साथै उक्त कारोबारमा संलग्न अर्का Tanzania नागरिक पासपोर्ट नम्बर TAE 255981 बाहक बर्ष २६ की GERTRUDE LEONARD KIMARO लाई भारत तर्फ भाग्दै गरेको अवस्थामा जिल्ला सिन्धुली खुर्कोटबाट मिति २०७८।०५।०९ गते पक्राउ गरिएको, उक्त बरामद लागू औषध कोकिनको अन्दाजी अबैध बजार मुल्य रु. ९,००,००,०००।- (नौ करोड) बराबर रहेको, उक्त परिमाणको लागू औषध कोकिन कारोबारमा संलग्न ब्यक्तिहरु उपर ला.औ.नि.ऐन २०३३ को दफा १४, १ (छ) ३ बमोजिम १५ बर्ष देखी जन्म कैद र (५-२५) लाख सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको, निजहरु उपर सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको ।

#### लागू औषध खैरो हेरोईन १०९ ग्राम सहित ७ जना मानिस पक्राउ :

१. लामो समयको निग्रानी पश्चात मिति २०७८।०५।०४ गते जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. ४ स्थितवाट लागू औषध खैरो हेरोईन सहित जिल्ला बर्दिया मधुवन न.पा. वडा न. ८ ठेगाना भएका बर्ष ३२ का राजेन्द्र राना र जिल्ला नुवाकोट ककनी गा.पा. वडा न. ५ ठेगाना भएका पिटर लामालाई पक्राउ गरिएकोमा निजहरुसँग लागू औषध हेरोईन कारोवारमा संलग्न जिल्ला बर्दिया मधुवन न.पा. वडा न. ८ ठेगाना भएका मन्दिप शर्मालाई जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ६ र ऐ.ऐ. ठेगाना भएका बर्ष ३० को जितु भन्ने सागर श्रेष्ठलाई जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ९ बाट पक्राउ गरिएको, सोही मुद्दाको अनुसन्धानको क्रममा मिति २०७८।०५। ०७ गते जिल्ला बर्दिया गुलरिया न.पा. वडा न. ५ बाट जिल्ला बर्दिया गुलरिया न.पा. वडा न. २ ठेगाना भएका बर्ष ३५ का अकलेश यादवलाई लागू औषध खैरो हेरोईन २७.५ ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएको ।

२. लागू औषध खैरो हेरोईनको कारोवार गर्दै गरेको सुचनाको आधारमा यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०५।०८ गते १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ टोखा न.पा. १० स्थितबाट जिल्ला धादिङ नेत्रावती-

डबजोड गा.पा. वडा न. ४ ठेगाना भएका बर्ष ३६ का गोकुल तामाडलाई लागू औषध खैरो हेरोईन ४.५ ग्राम सहित पक्राउ गरिएकोमा निजलाई उक्त लागू औषध हेरोईन बिक्री गर्ने जिल्ला धनकुटा खाल्सा शहिदभुमी गा.पा. वडा न. ५ ठेगाना भएका बर्ष ३० का राज कुमार राईलाई जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा न. १३ स्थित डेराकोठाबाट लागू औषध खैरो हेरोईन ७०.५ ग्राम गरी **जम्मा लागू औषध खैरो हेरोईन ७५ ग्राम र डिजिटल तराजु सहित २ जना पक्राउ गरिएको ।**

(निजहरुको साथबाट बरामद लागू औषध खैरो हेरोईन १०९ ग्रामको अन्दाजी अवैध बजार मुल्य रु. १०,९०,०००।- (दश लाख नब्बे हजार) बराबर रहेको, निजहरु मध्ये ६ जना उपर सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट र १ जना उपर जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको ।

**बिदेशी मुलुक कतार तर्फ लागू औषध गाँजा निकासी गर्न लागेको अबस्था ८०० ग्राम गाँजा सहित ३ जना मानिस पक्राउ :**

१. मिति २०७८।०५।०८ गते १०:०५ बजेको समयमा Qatar Airways को उडान नम्बर QR 649 द्वारा काठमाण्डौबाट दोहा (कतार) जान लागेका जिल्ला चितवन खैरहनी न.पा. वडा न. १० ठेगाना भएका बर्ष २९ का बुद्धि राज पाठकलाई ऐ. मिति १०:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न. ९ त्रिभुवन बिमानस्थलको प्रस्थान कक्षको ब्यागेज चेकजाँच गर्ने स्थानबाट ग्याष्ट्रिक हरण चुर्णको १२ बटा बट्टाबाट **लागू औषध गाँजा (चिप्पड) ८०० ग्राम सहित पक्राउ गरिएकोमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गाँजा बिदेशी मुलुक कतार निकासी गर्नको लागि दिई पठाउने चितवन खैरहनी न.पा. वडा न. १० ठेगाना भएका बर्ष ३६ का बिष्णु श्रेष्ठलाई मिति २०७८।०५।०८ गते जिल्ला चितवन खैरहनीबाट र अर्का जिल्ला मोरङ सुन्दर हौँचा न.पा. वडा न. ६ ठेगाना भएका बर्ष ३८ का कुमार श्रेष्ठलाई मिति २०७८।०५।१० गते जिल्ला मोरङ बेलवारीवाट पक्राउ गरिएको, उक्त बरामद लागू औषध गाँजा कुमार श्रेष्ठले १६,००० मा खरिद गरी कतार पैठारी गर्न लागेको, कतारमा उक्त गाँजाको अन्दाजी अवैध बजार मुल्य प्रतिग्राम नेपाली रुपैया १,००० को दरले ८,००,०००।- (आठ लाख) बराबर रहेको, उक्त बरामद लागू औषध गाँजा उपर ला.औ.नि.ऐन २०३३ को दफा १४, १ (घ) ३ बमोजिम ६ महिना देखी २ बर्ष कैद र २-१० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको, निजरु उपर सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट गाँजा मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको ।**

**प्रहरी उपरीक्षक**

(जिवन कुमार श्रेष्ठ)

सम्पर्क नं. : ९८५११३२७४३

